



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ४८) काठमाडौं, पुस २२ गते २०५५ साल (अतिरिक्ताङ्क ६३)

भाग २

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताईसौं वर्षमा संसदले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

२०५५ सालको ऐन नं. १३

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणोत्पादि
विविध विरुदावली विराजमान मानोन्तत महेन्द्रमाला परम
नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी
त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम
प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय
सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा
समरविजयिनाम् ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको मान्य लागु हुनेछ।

9985

श्री ५ को सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना : श्री ५ को सरकारको अर्थ सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न केही महसूल, कर, पोत, शुल्क र दस्तुर लगाउन, लगाइ राखेकोलाई चालू राज्व वा हेरफेर गर्न बाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "आर्थिक ऐन, २०५५" रहेकोछ ।

(२) यस ऐनको दफा १, २, ३, ४, ५ र ८ २०५५ साल आषाढ २६ गतेदेखि र अन्य दफाहरू २०५५ साल श्रावण १ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।

२. भन्सार महसूल : (१) विदेशबाट नेपाल अधिराज्यभित्र पैठारी हुने मालवस्तुहरूमा अनुसूची-१ बमोजिम भन्सार महसूल (साधारण भन्सार महसूल, थप भन्सार महसूल र समकारक महसूल) लगाइने र असुल उपर गरिनेछ ।

(२) नेपाल अधिराज्यबाट विदेशमा निकासी हुने मालवस्तुहरूमा अनुसूची-२ बमोजिम भन्सार महसूल लगाइने र असुल उपर गरिनेछ ।

३. निकासी सेवा शुल्क : आर्थिक वर्ष २०५५।५६ मा आर्थिक ऐन, २०५४ बमोजिम निकासी सेवा शुल्क असुल उपर गरिनेछ ।

४. विलासिता शुल्क : आर्थिक वर्ष २०५५।५६ मा विदेशबाट नेपाल अधिराज्यभित्र १३०० सि.सी. भन्दा बढीको कार र २७०० सि.सी. भन्दा बढीको जीप पैठारी गर्दा भन्सारले कायम गरेको मोलमा १० प्रतिशतका दरले भन्सार बिन्दुमा नै विलासिता शुल्क लगाइने र असुल उपर गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट सम्पन्न गरिएको छि मात्र लागु हुनेछ।

तर विद्युत, ग्याँस वा ब्याट्रीबाट संचालन हुने त्यस्तो कार वा जीप पैठारी गर्दा यो शुल्क लाग्ने छैन ।

५. अन्तःशुल्क : नेपाल अधिराज्यभित्रको मिल वा कारखानामा उत्पादन वा तयार भएका मालवस्तु वा पदार्थमा अनुसूची-३ बमोजिम अन्तःशुल्क लगाइने र असुल उपर गरिनेछ ।
६. मूल्य अभिवृद्धि कर : आर्थिक वर्ष २०५५।५६ मा अनुसूची-४ बमोजिम मूल्य अभिवृद्धि कर लगाइने र असुल उपर गरिनेछ ।
७. धूमपान तथा मदिरा दस्तुर : (१) आर्थिक वर्ष २०५५।५६ मा चुरोट, मदिरा, बीयर आदिको उत्पादन तथा पैठारीमा निम्नानुसार दस्तुर लगाइने र असुल उपर गरिनेछ ।

(क) स्वदेशी चुरोट प्रति खिल्लीमा दुई पैसा ।

(ख) विदेशी चुरोट प्रति खिल्लीमा पाँच पैसा ।

(ग) सिगार प्रति खिल्लीमा दश पैसा ।

(घ) २५, ३० र ४० यू.पी. शक्तिको स्वदेशी बोतलबन्दी मदिरा प्रति एल.पी.लि. मा दश रुपैयाँ ।

(ङ) ५५ र ६५ यू.पी. शक्तिको पाउच बन्दी स्वदेशी मदिरा प्रति एल.पी.लि. मा पाँच रुपैयाँ ।

(च) स्वदेशी बीयर प्रति लिटरमा एक रुपैयाँ ।

(छ) विदेशी मदिरा प्रति बोतल, क्यान वा पाउचमा बीस रुपैयाँ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(ज) विदेशी बीयर, वाइन, स्याम्पेन, शेरी र यस्तै फर्मेण्टेड प्रक्रियाबाट उत्पादित अल्कोहल कम भएका पेय पदार्थ प्रति बोतल, क्यान वा पाउचमा पाँच रुपैयाँ ।

(२) उपदफा (१) बमोजिम असुल भएको दस्तुर स्वास्थ्य कर कोषमा राखी निश्चित रकम क्यान्सर, क्षयरोग तथा यस्तै अन्य रोगको रोकथाम तथा उपचार कार्यमा खर्च गरिनेछ ।

८. मदिरा नियन्त्रण सेवा दस्तुर : (१) आर्थिक वर्ष २०५१।५६ मा सबै प्रकारको मदिराको उत्पादन वा पैठारीमा प्रति एल.पी. लिटर एक रुपैयाँ तथा वाइन र बीयरको उत्पादनमा वा पैठारीमा क्रमशः प्रतिलिटर पचास पैसा र पच्चीस पैसा मदिरा नियन्त्रण सेवा दस्तुर लगाई असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिम असुल भएको दस्तुर मदिरा नियन्त्रण सेवा दस्तुर कोषमा जम्मा गरी सो रकम अवैध मदिरा नियन्त्रण गर्ने कार्यमा खर्च गरिनेछ ।

९. चलचित्र विकास शुल्क : (१) नेपाल अधिराज्यभित्र निर्माण भएका चलचित्र घरहरुमा चलचित्र प्रदर्शन गरे बापत आर्थिक वर्ष २०५१।५६ मा अनुसूची-५ बमोजिम चलचित्र विकास शुल्क लगाइने र असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिम चलचित्र विकास शुल्क लगाउने प्रक्रिया, बुझाउने कार्यालय, बुझाउने कार्यविधि, जम्मा गरिने कोष र खर्च गरिने प्रक्रिया सम्बन्धी व्यवस्था सोही अनुसूचीमा तोकिए बमोजिम हुनेछ ।

तर यस्तो रकमको १० प्रतिशतभन्दा बढी रकम प्रशासकीय कार्यमा खर्च गर्न पाइने छैन र कोषको हिसाब किताबको लेखापरीक्षण महालेखा परीक्षकबाट गराउनु पर्नेछ । अधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

१०. आय कर : आर्थिक वर्ष २०५५।५६ मा अनुसूची-६ बमोजिम आयकर लगाइने र असुल उपर गरिनेछ ।
११. घर जग्गा कर : आर्थिक वर्ष २०५५।५६ मा अनुसूची-७ बमोजिम घर जग्गा कर लगाइने र असुल उपर गरिनेछ ।
१२. सवारी साधन कर : आर्थिक वर्ष २०५५।५६ मा अनुसूची-८ बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ ।
१३. ब्याज कर : आर्थिक वर्ष २०५५।५६ मा समदर ६ प्रतिशतका दरले आर्थिक ऐन, २०५४ बमोजिम ब्याज कर लगाइने र असुल उपर गरिनेछ ।
१४. घरजग्गा बहाल कर : आर्थिक वर्ष २०५५।५६ मा आर्थिक ऐन, २०५४ बमोजिम घर जग्गा बहाल कर लगाइने र असुल उपर गरिनेछ ।

तर घरजग्गा बहालमा लगाउने कम्पनीहरुको खूद आय र कर निर्धारण आयकर ऐन, २०३१ बमोजिम गरी अनुसूची-६ बमोजिम आयकर तथा अतिरिक्त कर (सरचार्ज) लगाइनेछ ।

१५. हवाई उडान कर : (१) आर्थिक वर्ष २०५५।५६ मा अनुसूची-९ बमोजिम हवाई उडान कर लगाइने र असुल उपर गरिनेछ ।

(२) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यो ऐन बमोजिम उठाइने हवाई उडान कर नेपाल नागरिक उड्डयन प्राधिकरणले उठाउन पाउने गरी अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

१६. मालपोत तथा भूमि कर : आर्थिक वर्ष २०५५।५६ मा आर्थिक ऐन, २०५४ बमोजिम मालपोत तथा भूमि कर लगाइने र असुल उपर गरिनेछ ।
१७. रजिष्ट्रेशन दस्तुर : आर्थिक वर्ष २०५५।५६ मा अनुसूची-१० बमोजिम रजिष्ट्रेशन दस्तुर लगाइने र असुल उपर गरिनेछ ।
१८. स्थानीय विकास शुल्क : (१) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मालवस्तु नेपाल अधिराज्यभित्र पैठारी हुँदा त्यस्तो मालवस्तुमा भन्सार प्रयोजनको लागि कायम हुने मूल्यको डेढ प्रतिशतका दरले सोही सूचनामा तोकिएको मितिदेखि स्थानीय विकास शुल्क लगाई उक्त मालवस्तु पैठारी गर्दाकै अवस्थामा भन्सार कार्यालयबाट असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिम असुल गरेको शुल्क छुट्टै कोष खडा गरी जम्मा गरिनेछ । सो रकम नगरपालिका, गाउँ विकास समिति तथा जिल्ला विकास समितिद्वारा सञ्चालित विकास निर्माण कार्यको लागि खर्च गर्ने गरी श्री ५ को सरकारले वितरण गर्नेछ ।

१९. साफगेम शुल्क : (१) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मालवस्तु नेपाल अधिराज्यभित्र पैठारी हुँदा त्यस्तो मालवस्तुमा भन्सार प्रयोजनको लागि कायम हुने मूल्यको ०.५ प्रतिशतका दरले सोही सूचनामा तोकिएको मितिदेखि साफगेम शुल्क लगाई उक्त मालवस्तु पैठारी गर्दाकै अवस्थामा भन्सार कार्यालयबाट असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिम असुल गरेको शुल्क छुट्टै कोष खडा गरी जम्मा गरिनेछ । सो रकम साफसंग सम्बन्धित खेलकूद विकास तथा पूर्वाधार निर्माण गर्ने कार्यको निमित्त खर्च गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

तर यस्तो रकमको १० प्रतिशतभन्दा बढी रकम प्रशासकीय कार्यमा खर्च गर्न पाइने छैन र कोषको हिसाब किताबको लेखापरीक्षण महालेखा परीक्षकबाट गराउनु पर्नेछ ।

२०. प्रदूषण शुल्क : (१) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि काठमाडौं उपत्यकाभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर पचास पैसा नेपाल आयल निगमको बिक्री मूल्यमा प्रदूषण शुल्क लगाई असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिम असुल गरेको शुल्क छुट्टै कोष खडा गरी जम्मा गरिनेछ । सो रकम वातावरण संरक्षण गर्ने प्रयोजनको निमित्त प्रदूषण नियन्त्रण गर्ने कार्यमा खर्च गरिनेछ ।

२१. टेलिफोन स्वामित्व शुल्क : (१) आर्थिक वर्ष २०५१।५६ मा टेलिफोन जडान गर्ने ग्राहकसित टेलिफोन स्वामित्व शुल्क बापत एकहजार पाँचसय रुपैयाँ असुल उपर गरिनेछ । त्यस्तो शुल्क टेलिफोनको स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको शुल्क श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम असुल उपर गरिनेछ ।

२२. पर्यटन सेवा शुल्क (१) मूल्य अभिवृद्धि कर कार्यालयमा दर्ता भएको पर्यटन व्यवसायीले आपूर्ति गरेको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवामा आर्थिक वर्ष २०५१।५६ मा दुई प्रतिशतका दरले पर्यटन सेवा शुल्क लगाइने र असुल उपर गरिनेछ ।

तर मूल्य अभिवृद्धि कर कार्यालयमा दर्ता नभएका पर्यटन व्यवसायीसंग पर्यटन विकास बोर्डले यस्तो सेवा शुल्क लगाई असुल उपर गर्न सक्नेछ । यस्तो सेवा शुल्कको दर दुई प्रतिशत भन्दा बढी हुने छैन र असुलीको प्रक्रिया नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिए बमोजिम हुनेछ ।

(२) पर्यटन व्यवसायीले सेवा शुल्क बुझाएको भौचर मूल्य अभिवृद्धि करको मास्केवारी बुझाउँदा अलगगै रुपमा मूल्य अभिवृद्धि कर कार्यालयमा बुझाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम असुल उपर भएको सेवा शुल्क छुट्टै कोष खडा गरी जम्मा गरिनेछ । सो सेवा शुल्कको रकम श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिए बमोजिमको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यमा खर्च गरिनेछ ।

तर यस्तो रकमको १० प्रतिशतभन्दा बढी रकम प्रशासकीय कार्यमा खर्च गर्न पाइने छैन र कोषको हिसाब किताबको लेखापरीक्षण महालेखा परीक्षकबाट गराउनु पर्नेछ ।

२३. दर सञ्चार सेवा दस्तुर : आर्थिक वर्ष २०५५।५६ मा दूर सञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकसंग लिने महसूलको दश प्रतिशत रकम त्यस्तो सेवा उपलब्ध गराउने निकायबाट असुल उपर गरिनेछ ।

२४. दर घटाउन वा छुट दिन सक्ने : श्री ५ को सरकारले आवश्यकतानुसार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन बमोजिम लगाइएका दस्तुर, शुल्क, महसूल र करहरूको दर घटाउन वा त्यस्तो दस्तुर, शुल्क, महसूल र करहरूमा छुट दिन सक्नेछ ।

अनुसूची ११. भन्सार महसुल

विदेशबाट नेपाल अधिराज्यभित्र पैठारी हुने मालवस्तुमा आर्थिक ऐन, २०५४ को अनुसूची १ मा उल्लिखित परिच्छेद र भागका द्रष्टव्यहरु, शीर्षक उपशीर्षकहरु, माल वा वस्तुका नामहरु र अन्य व्यवस्थाहरुमा समेत देहाय बमोजिम संशोधन र थप गरी भन्सार महसुल दर लगाइएको छ । यसमा उल्लिखित संशोधन र थप बाहेकका परिच्छेद र भागका द्रष्टव्यहरु, शीर्षक उपशीर्षकहरु, माल वा वस्तुका नामहरु, अन्य व्यवस्थाहरु र माल वा वस्तुको पैठारीका दरहरु समेत आर्थिक ऐन, २०५४ बमोजिम नै हुनेछन् ।

१.१ माथि दफा (१) मा जेसुकै उल्लेख भए तापनि यात्रुहरुले महसुल माफीमा ल्याउन पाउने मालसामान बाहेक गुण्टा फिट्टी भारी आदेश अनुसार विदेशबाट आफूसंग ल्याएको (एकम्पनिड) वा आफू आउनु भन्दा अघि वा पछि ल्याएको (अनएकम्पनिड) मालसामानमा भन्सार महसुल, समकारक महसुल तथा मूल्य अभिवृद्धि करको सट्टामा निम्न बमोजिम एकमुष्ट समदरबाट भन्सार महसुल लाग्नेछ ।

(क)	५% र १०% भन्सार महसुल लाग्ने मालवस्तुमा	३५% (पैतिसा) प्रतिशत
(ख)	२०% भन्सार महसुल लाग्ने मालवस्तुमा	५०% (पचास) प्रतिशत
(ग)	३०% भन्सार महसुल लाग्ने मालवस्तुमा	६५% (पैसठ्ठी) प्रतिशत
(घ)	४०% भन्सार महसुल लाग्ने मालवस्तुमा	७५% (पचहत्तर) प्रतिशत

गुण्टा फिट्टी भारी आदेश सम्बन्धी सूचनामा तोकिएको संख्या भन्दा बढी भएको मालवस्तुमा उपरोक्त महसुल दरमा सत प्रतिशत थप महसुल लाग्नेछ ।

१.२ तर सून, चाँदी (गहना समेत), चुरोट, पाइप टोबाको, मदिरा, सवारी साधनहरु, हातहतियार खरखजाना एवं अन्य आयात इजाजत पत्र लिई पैठारी गर्न पाइने वस्तुहरुमा दरवन्दी बमोजिम नै महसुल लगाइने छ ।

२. विदेशबाट नेपाल अधिराज्यभित्र पैठारी हुने मालवस्तुमा नेपाल अधिराज्यभित्र उत्पादन हुने वा उत्पादन भएमा त्यस्तै वस्तुमा

लाग्ने अन्तशुल्क दर बमोजिम समकारक (Equilising) महसुल लाग्नेछ ।

स्पष्टिकरण- अन्तशुल्क दरवन्दीमा परेका मालवस्तुमा तत्काल नेपालभित्र उत्पादन भई नसकेको भए तापनि समकारक महसुल लाग्नेछ ।

३. भारतमा उत्पादित मालवस्तु भारतबाटै नेपाल अधिराज्यभित्र पैठारी हुँदा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने भन्सार महसुलमा ४० प्रतिशतसम्मको दरमा २० प्रतिशत र सोभन्दा माथिको दरमा १० प्रतिशत छुट दिई महसुल असुल गरिनेछ ।
४. जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रमा उत्पादित मालवस्तु नेपाल अधिराज्यभित्र पैठारी हुँदा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने भन्सार महसुलमा ४० प्रतिशतसम्मको दरमा २० प्रतिशत र सोभन्दा माथिको दरमा १० प्रतिशत छुट दिई महसुल असुल गरिनेछ ।
५. जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबाट नेपाल अधिराज्यभित्र पैठारी हुने मालवस्तुमा र भारत बाहेक अन्य सार्क सदस्य राष्ट्रहरूमा निर्मित मालवस्तुहरू सम्बन्धित मुलुकहरूबाट नेपाल अधिराज्यभित्र पैठारा हुँदा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने पैठारी भन्सार महसुलमा १० प्रतिशत छुट दिई महसुल असुल गरिनेछ ।
६. अधिकतम सौविध्य प्राप्त मुलुकहरूमा निर्मित मालवस्तु सोही मुलुकमा एल.सी. खोली, विल विजक बनी सोही मुलुकबाटै सिम्पेण्ट भई पैठारी भएमा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने भन्सार महसुलमा ५ प्रतिशत छुट दिई पैठारी महसुल असुल गरिनेछ ।

शीर्षक	उपशीर्षक	माल वा वस्तुको विवरण	साधारण पैठारी भन्सार महसुल दर अन्यथा उल्लेख भएकामा बाहेक माल प्रतिशतमा
१	२	३	४
०२.०८		ताजा, चिसो पारेको वा हिमीकृत अन्य मासु र खान हुने अफल मासु ।	
	०२.०८.१०.००	- खरायोको	४०%
	०२.०८.२०.००	- भ्यागुतोको खुट्टा	४०%
०८.०१		नरिवल, ब्राजिलनट, काजु, ताजा वा सुकेको, खवटा फुटाएको वा नफुटाएको, वोक्रा ताछेको वा नताछेको ।	
		- ब्राजिल नट्स :	
	०८.०१.२१.००	-- वोक्रा सहित	१०%
	०८.०१.२२.००	-- वोक्रा छोडाएको	१०%
०८.०२		अन्य काष्ठफलहरु, ताजा, वा सुकाएको, खवटा फुटाएको वा नफुटाएको, वोक्रा ताछेको वा नताछेको ।	
	०८.०२.४०.००	- कटुस (चेष्टनट)	४०%
०८.०४		खजूर (छोहोडा), अजीर, भुइँकटहर, एभोकेडा (नास्पाती जस्तो फल), अम्बा, आप, म्याङ्गोष्टीन, ताजा वा सुकेको ।	
	०८.०४.१०.००	- खजूर (छोहोडा)	१०%

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

०९.०८		जाइफल, जाइपत्री र अलैची ।	
	०९०८.१०.००	- जाइफल	१०%
	०९०८.२०.००	- जाइपत्री	१०%
०९.०९		सौष (एनिस), बेडीयन, फेनेल(सौष), धनियां, जीरा, कारावे वा जुनिपर वेरिज (रक्सी वा औषधि बनाउदा काम लाग्ने विरुवा) को गेडा ।	
	०९०९.४०.००	- क्यारावेको गेडा	४०%
१६.०५		तयारी वा सुरक्षित कृष्ठासियन्स, मोलस्क र अन्य ढाडको हाड नभएको(इनभर्टिब्रेट) जलचरहरु ।	
	१६०५.१०.००	- गंगटो	४०%
१९.०२		स्पेगेटी, म्याकारोनी, नूडल्स, लसाने, नोकी, राभिओली, क्यानेलोनी कुकुहरु जस्ता पकाइएका वा नपकाइएका, (मासु वा अन्य पदार्थ) भरिएका वा नभरिएका वा अन्य किंत्तिमबाट तयार पारिएका पाष्टाका परिकारहरु; तयार गरिएको वा नगरिएको कुकुहरु ।	
		- नपकाएको पास्टा (मुछेको पिठो), नभरेको (नौट स्टेड) वा अन्य प्रकारको तयारी	
	१९०२.११.००	-- फुल हालेको	४०%
	१९०२.१९.००	-- अन्य	४०%
	१९०२.३०.००	- पकाएको वा नपकाएको वा अन्य प्रकारले तयार गरेको भरेको पास्टा (मुछेको पिठो)	४०%

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

११६०

१९०५	१९०५.३०.००	- अन्य पास्टा (मुछेको पिठो)	४०%
	१९०५.४०.००	- कुकु (उत्तरी अफ्रिकी खाद्य पदार्थ)	४०%
		कोको परेको वा नपरेको पाउरोटी, पेष्ट्री, केक, विस्कट र अरु रोटी सम्बन्धी सामान: कम्युनियम, वेफर्स (पकाएको रोटी विक्रोको काम गर्ने), औषधि भर्ने हुने खाली क्याप्सूल, (इमटी क्याचेज) सिलिड० वेफयर्स (टाल्ने रोटी), राइस पेपर (तोफु, ममचा बनाउने पिठोको रोटी जस्तो पदार्थ) र अन्य यस्तै उत्पादन ।	
	१९०५.१०.००	- भुरम भुरम जाने रोटी (क्रीप्स ब्रेड)	४०%
	१९०५.२०.००	- अदुवा हालेको एक किसिमको रोटी (जिन्जर ब्रेड)	४०%
	१९०५.३०.००	- गुलियो विस्कट पुरी (वाफेल्स), पातलो रोटी (वेफर्स)	४०%
	१९०५.४०.००	- पाउरोटीको धूलोबाट बनेको रोटी वा विस्कट (रस्क), टोस्ट गरेको रोटी र त्यस्तै उत्पादन	४०%
२१.०६	१९०५.९०.००	- अन्य अन्यत्र, नपरेको खाद्य पदार्थ ।	४०%
		- अन्य :	
	२१०६.१०.२०	-- पान मसला	४०%
	२१०६.१०.३०	-- जिन्ताड०	१०%
	२१०६.१०.४०	-- हल्का पेय पदार्थको कन्सेन्ट्रेट	२०%

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको छ, मात्र लागु हुनेछ।

११६९

२२.०१	चिनी वा अन्य गुलियो पदार्थ नहालेको वा सुवास आउने वा सुरुचिकारक पदार्थ नहालेको पानी, प्राकृतिक र कृत्रिम खनिज पानी र वायु प्रवाहित पानी (एरिटेड वाटर) समेत; वरफ एवं हिउं ।	
२२.०१.१०.००	- खनिज (मिनेरल वाटर) पानी र वायु प्रवाहित पानी (एरिटेड)	४०%
२२.०१.१०.००	- अन्य	४०%
२२.०२	चिनी हालेको वा गुलियो गरेको र वास्ना आउने सुरुचिकर पानी, प्राकृतिक र कृत्रिम खनिज पानी र वायु प्रवाहित पानी (एरिटेड) समेत र शीर्षक नं.२०.०९ को फलफूल र वनस्पतिको रस समावेश नभएको अल्कोहल रहित पेय पदार्थ ।	
२२.०२.१०.००	- वास्ना आउने र सुरुचिकर, चिनी हालेको वा गुलियो पारेको पानी, खनिज पानी र वायु प्रवाहित पानी (एरिटेड) समेत	४०%
२२.०२.१०.००	- अन्य	४०%
२२.०४	ताजा अंगुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको (फोर्टिफाइड) वाइन समेत शीर्षक नं.२०.०९ को बाहेक कांचो अंगुरका रस (ग्रेपमस्ट) ।	
२२.०४.१०.००	- स्पाकलिड० वाइन	४०%
	- अन्य वाइन; कांचो अंगुरको रस, अल्कोहल हालेर कुहुन रोकेको वा ढीलो गरेको	

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

	२२०४२९.००	-- २ लिटर वा कम जाने भांडोमा रहेको	४०%
	२२०४२९.००	-- अन्य	४०%
	२२०४३०.००	- अन्य काँचो अंगुरको रस	४०%
२२.०५		भरमाउथ र वास्ना आउने सार वा सुगन्धित बोट बिल्वा मिश्रित ताजा अंगुरको अन्य वाइन।	
	२२०५९०.००	- २ लिटर वा कम जाने भांडोमा रहेको	४०%
	२२०५९०.००	- अन्य	४०%
२२.०६	२२०६००.००	अन्य कुहाएको (फर्मेण्टेड) पेयपदार्थहरू (उदाहरणतः स्याउबाट बनेको साइडर, नासपातीबाट बनेका पेरी, कुहाएको मह र पानी मिलाएको मिड); अन्यत्र नपरेका वा समावेश नभएका कुहाएको पेय पदार्थहरू (फर्मेण्टेड विभरेजेज) को मिश्रण र कुहाइएका पेय पदार्थहरू (फर्मेण्टेड विभरेजेज) तथा अमारक पेय पदार्थ (ननअल्कोहोलिक विभरेजेज) हरूको मिश्रण।	४०%
२२.०७		८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सो भन्दा माथि अल्कोहल शक्ति भएको अनूडिनेचर्ड इथायल अल्कोहल र जुनसुकै अल्कोहल शक्ति भएको डिनेचर्ड इथायल अल्कोहल र अन्य स्पीट।	

२२०३१०००	- ८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सो भन्दा माथि अल्कोहल शक्ति भएको अर्नाडिनेचर्ड इथायल अल्कोहल	८०%
२२०३२०००	- जतिसुकै अल्कोहल शक्ति भएको डिनेचर्ड इथायल अल्कोहल र अन्य स्प्रिट	४०%
२२०८	८० प्रतिशत भन्दा कम घनत्व अल्कोहल शक्ति भएको अर्वाकृत (अर्नाडिनेचर्ड) एथिल अल्कोहल; अरख (स्पिरिट्स), मदिरा (लिकर्स) र अन्य मादक (स्पिरिटुअस) पेयहरू (बेभरेजेज) ।	
	- अंगुरको वाइन वा अंगुर मार्कबाट निकालिएको स्प्रिट (ब्राण्डी):	
२२०८२०१०	-- वाइन वा ब्राण्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका मादक द्रवहरू (स्प्रिट समेत)	प्रति. रु.२५०।-
२२०८२०१०	-- अन्य	प्रति. रु.२७५।-
	- व्हीस्कीहरू :	
२२०८३०१०	-- ह्वीस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने मादक द्रवहरू (स्प्रिट समेत)	प्रति. रु.२५०।-
२२०८३०१०	-- अन्य	प्रति. रु.२७५।-
	- रम र टाफिया :	

(१६)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२२०८.४०.९०	-- रम र टफियाको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रवहरु (स्प्रीट समेत)	प्रति. रु.२५०।-
२२०८.४०.९०	-- अन्य	प्रति. रु.२७५।-
	- जीन र जेनेभा :	
२२०८.५०.९०	-- जीन र जेनेभाको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रवहरु (स्प्रीट समेत)	प्रति. रु.२५०।-
२२०८.५०.९०	-- अन्य	प्रति. रु.२७५।-
	- भोड्का :	
२२०८.६०.९०	-- भोड्काको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रवहरु (स्प्रीट समेत)	प्रति. रु.२५०।-
२२०८.६०.९०	- अन्य	प्रति. रु.२७५।-
	- मदिरा (लिकर्स) तथा उद्दीपक (कर्डियल्स) :	
२२०८.७०.९०	-- मदिरा (लिकर्स) तथा उद्दीपक (कर्डियल्स) को कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रवहरु (स्प्रीट समेत).	प्रति. रु.२५०।-
२२०८.७०.९०	- - अन्य	प्रति. रु.२७५।-
	- अन्य :	
२२०८.९०.९०	-- अन्य मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रवहरु (स्प्रीट समेत)	प्रति. रु.२५०।-

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको छि, मात्र लागु हुनेछ।